

RRU र EM केन्द्रहरूको वेबसाईटका लागि आंधीबेरी सम्बन्धि सूचना

उष्णकटिबंधीय आंधीबेरीको चेतावनी संकेतहरू देखाउदा अपनाउनु पर्ने सावधानी उपायहरू

ठूलो आंधी मेडखुत हडकड तर्फ बढिरहेको र सो कारण मौसम खराब हुनाले, जब मौसम विभागले उष्णकटिबंध आंधीबेरीको चेतावनी संकेतहरू जारी भएको सूचना दिन्छ, गृह मामिला विभागले अल्पसंख्यक जातीय(EM)समुदायहरूलाई निम्न सावधानका उपायहरू ध्यानमा राख्न सूचित गर्दछ-

जब आधी बतासको संकेत न.3 जारी हुन्छ-

- (a) हावाले उडाउने सामाग्रीहरू सुरक्षितरूपले बाधुहोस् वा घर भित्र राखुहोस् । झुन्डाएका सामाग्रीहरू र बाहिर अस्थायीरूपले बनाएको संरचनाहरू सुरक्षितरूपले बाधुहोस् वा त्यसलाई जमीनमा राखुहोस् ।
- (b) ढलहरू फोहोर र पातहरू मुक्त हुनुपर्छ;
- (c) गहिरो ठाँउ (तल्लो क्षेत्र)मा बस्ने व्यक्तिहरूले बाढी विरुद्ध सावधानी अपनाउनु पर्दछ । पानी सम्बन्धि खेलकुदहरू नखेलनुहोस् र तटरेखाबाट टाढा रहनुहोस्;
- (d) उष्णकटिबंधीय आंधीबेरीको थप जानकारीको लागि रेडियो सुन्नुहोस्,टी भी हेर्नुहोस् वा मौसम विभागको वेबसाईट र मोबाई एपमा हेर्नुहोस्;

जब आधी बतासको संकेत न.8 जारी हुन्छ-

- (e) सबै झ्याल र ढोकाहरू बन्द गर्नुहोस् ,यदि दरो खाल्को शटर वा फाटकहरू(गेटस)उपलब्ध भएमा ती लगाउनुहोस् । ठूला खाल्का झ्यालमा देखिने गरि टाँसिने खाल्को टेप टासुहोस् जसले गर्दा टुटेको सिसा बाट चोट लागुबाट बचाउछ र कम क्षति गराँउछ;
- (f) घरमा भएको झ्यालको खुला भाग तिर नजिक नउभ्नुहोस् । यदि झ्यालहरू टुटेमा आश्रय लिने सुरक्षित स्थान सुनिश्चित गर्नुहोस्;
- (g) नियोनको संकेत हुने मालिकहरूले विद्युत आपूर्तिको संकेत बन्द गर्नुपर्दछ;
- (h) गाडी सुरक्षित ठाँउमा राखुहोस्;
- (i) आंधी बढ्ने ,गहिरो ठाँउमा बाढी आउनसक्ने वा समुन्द्रीछाल फर्केर आउन सक्छ । यस्ता गहिरो ठाँउ र जोखिम ठाँउहरूमा ठुलो असर पर्नाले सो ठाँउ तिर नजानुहोस्;
- (j) यदि सो अवस्था आएमा बाटोघाटोमा नबस्नुहोस् र छिटो भन्दा छिटो घर फर्कनुहोस् ;

यदि आंधीबेरी बढेमा वा आधी बतासको संकेत न.9 जारी भएमा वा हरिकेन संकेत न 10 जारी भएमा-

- (k) घर भित्र बस्नुहोस् । यदि सो ठाँउ उचित रूपमा सुरक्षित छ भने, सोहि स्थलमा बस्नुहोस् । हावाले उडाएर खुकुलो बनाएको बिजुलीको तारहरू नछुनुहोस् ।
- (l) पारदर्शी खाल्का झ्याल र ढोकाबाट टाढा बस्नुहोस् । सुरक्षित स्थान सुनिश्चित गर्नुहोस् । यदि टुटेको झ्याल र

ढोकाहरु मर्मत गर्न कुनै खतरा छैन भने मात्र बनाउनुहोस् ।

- (m) बाहिर भएका मानिसहरुले अब सुरक्षित स्थान खोज्नुपर्छ र खतरा कम नभएसम्म त्यही बस्नुपर्दछ; र
- (n) यदि त्यो स्थान सुरक्षित छ भने सोहि ठाँउमा बस्नुहोस् र विनाशकारी हुरी र हावाको दिशा परिवर्तन हुनसक्नाले सचेत रहनुहोस् ।

2. थप जानकारीको लागि बासिन्दाहरुले मौसम विभागको निम्न वेबसाईट पनि हेर्नसक्नुहुन्छ-
<http://www.hko.gov.hk/informtc/precaution.htm>

3. हामी तपाईंलाई माथि उल्लेखित जानकारीहरु EM समुदायमा प्रचारप्रसार गर्न प्रोत्साहित गर्छौं । मौसम विभागले दिएको उष्णकटिबंधीय आंधीबेरीको ताजा जानकारी बारे ध्यान दिन र सावधानीको उपायहरु अपनाउन EM समुदायहरुलाई सुझाव दिन्छौं ।

4. जब आंधी बतासको संकेत न.8वा माथि जारी हुन्छ, तब आवश्यक परेको खण्डमा अस्थायी आश्रयहरु खोलिनेछन्। अस्थायी आश्रयहरुको सूची गृह मामिला विभागको वेबसाईटमा उपलब्ध छन्-

https://www.had.gov.hk/en/public_services/emergency_services/emergency.htm

5. उष्णकटिबंधीय आंधीबेरी संकेत न.8 वा माथि जारी हुँदा HAD ले दिने आपतकालीन राहत सेवाको थप जानकारी बारे, कृपया हाम्रो अपतकालिन हटलाईन 2835 1473 मा कल गर्नुहोस् । दोभाषे सेवाको लागि CHEER को हटलाईन 3755 6811/ 3755 6822/ 3755 6833 निरन्तर सञ्चालनमा रहनेछन् ।

रेस रिलेशंस यूनिट

गृह मामिला विभाग